



प्रदेश सरकार
सामाजिक विकास मन्त्रालय

गण्डकी प्रदेश
पोखरा

प्रकाशित मिति: २०७७/०८/१३

सीपमूलक तालिम सञ्चालनका लागि प्रस्ताव पेश गर्ने सम्बन्धी सूचना !!

संघ, प्रदेश र स्थानिय तहको लागत साझेदारीमा आधारित व्यवसायिक तथा सीप विकास तालिम (व्यवस्थापन तथा सञ्चालन) कार्यविधि, २०७७ को दफा ४(च) अनुसार सम्बन्धीत स्थानिय तहमा आवश्यक देखिएका तत्काल रोजगारी सिर्जना हुने वा रोजगारीमा जोडिन सक्ने तालिमका विषयहरुमा तपशिलका उल्लेखित व्यक्तिहरुको सिपमूलक तालिममा प्राथमिकता पाउने गरी तालिमको क्षेत्र, विषय र संख्या उल्लेख भएको विवरण खुलाई कार्यविधिको अनुसूची-१ बमोजिमको ढाँचामा यो सूचना प्रथम पटक प्रकाशित भएको मितिले १५ दिन भित्र प्रस्ताव पेश गर्न गण्डकी प्रदेश भित्रका सबै पालिकाहरु (८५ वटै) लाई यो सूचना प्रकाशित गरिएको छ ।

प्रशिक्षार्थी छनौटका आधारहरु :

१. कोभिड-१९ का कारणले विदेशबाट रोजगार गुमाई सवदेश फर्केर का र विदेश जाने समभावन नभएका,
२. रोजगारीका लागि विदेश जान शरम सवीकृती पाई कोभिड-१९ कै कारणले विदेश जान नपाई बेरोजगार रहेका,
३. कोभिड-१९ कै कारणले स वदेशमै रोजगारी गुमाई बेरोजगार भएका,
४. आथिरक सामाजिक रुपमा पछाडी परेका विपन्न समुदाय तथा अनय बेरोजगारहरु ,

प्रस्तावमा खुलाउनु पर्ने अन्य विवरणहरु

१. स्थानिय तहमै सञ्चालन गर्न नसकिने तालिमहरु नजिकको तालिम केन्द्र/ जिल्ला सदरमुकाम/ सुविधा सम्पन्न शहरी स्थानमा सञ्चालन गर्नुपर्ने भएमा प्रशिक्षार्थीको लागि आवास तथा खाने बस्ने व्यवस्था सम्बन्धीत स्थानिय तहले व्यवस्था गर्नुपर्नेछ ।
२. प्रत्येक तालिमको विषय अनुसार २० जनासम्मको समुहमा प्रशिक्षार्थी प्रस्ताव गरी पठाउनु पर्नेछ ।
३. कार्यविधि बमोजिम लागत साझेदारीको अंश २० प्रतिशत भएकोले सो बापतको रकम तहाँ स्थानिय तहमा विनियोजन भए नभएको वा व्यवस्था हुन सक्ने नसक्ने उल्लेख गरी पठाउनु पर्नेछ ।
४. प्रस्ताव तयार गर्दा यस सम्बन्धी कार्यविधिमा उल्लेख भए अनुसार सबै विषयहरु स्पष्ट रुपमा खुल्ने गरी पठाउनु पर्नेछ ।

अन्य जानकारीहरु

१. संघ, प्रदेश र स्थानिय तहको लागत साझेदारीमा आधारित व्यवसायिक तथा सीप विकास तालिम (व्यवस्थापन तथा सञ्चालन) कार्यविधि, २०७७ मन्त्रालयको वेब साइट www.mosd.gandaki.gov.np बाट डाउनलोड गरी प्राप्त गर्न सकिनेछ ।
२. यस विषयमा थप जानकारी तथा सूचना चाहिएमा मन्त्रालयका श्रम तथा रोजगार शाखाका शाखा अधिकृत श्री जीत बहादुर राना मोवाइल नं.-९८४९११९५४३ मा सम्पर्क गरी जानकारी लिन सकिनेछ ।